



कर समयमा हुने ठगीबाट सावधान रहनुहोस्

NEPALI | नेपाली

व्यक्तिगत कर पेश गर्न केवल केही दिनहरू मात्र बाँकी भएकोले, Australian Taxation Office (ATO) स्क्यामर(ठग) हरू द्वारा ठगिने व्यक्तिहरूको बढ्दो संख्याको बारेमा चिन्तित छ।

स्क्यामरहरूले वर्षको यस समयमा संड्कास्पद नभएका व्यक्तिहरूलाई लक्षित गर्नेछ र तपाईंलाई झुक्याउने प्रयास गर्नेछ:

- नक्कली कर कर्जा लागि तिनीहरूलाई पैसा तिर्न
- तिनीहरूलाई तपाईंको व्यक्तिगत जानकारी दिनको लागि।

यदि एक स्क्यामरले तपाईंको अनलाइन पहिचानको बारेमा पर्याप्त रूपमा जान्दछ भने, तिनीहरूले तपाईंको नक्कल गर्नेछन् र:

- तपाईंको नाममा ऋण लिनेछन्
- गलत कर रिटर्न वा BAS विवरण पेश गर्नेछन्
- सरकारी भत्ताहरूको दावी गर्नेछन्, वा
- तपाईंको superannuation (सुपर) मा पहुँच हासिल गर्नेछन्।

ठगीलाई कसरी पत्ता लगाउने

कर स्क्यामर(ठग) हरू भेट्टाउन गाह्रो हुन सक्छ तर यी केहि चेतावनी सङ्केतहरू हुन् जुन तपाईंले याद गर्न सक्नुहुन्छ:

- अप्रत्याशित ईमेलहरू, सामाजिक संञ्जाल वा टेक्स म्यासेजहरू जुन तपाईंलाई लिंकमा क्लिक गर्न वा परिचय कागजातहरूको प्रतिलिपिहरू प्रदान गर्न भन्नेछ
- रोजगार विज्ञापन जुन तपाईंको आवेदन प्रक्रियाको भागको रूपमा TFN सोध्दछ
- अनलाइन विज्ञापनहरू जुन तपाईंको व्यक्तिगत जानकारी सोध्दछन्।

साथै, यदि एक स्क्यामरले तपाईंलाई सम्पर्क गर्‍यो भने, तिनीहरूले अनौठो व्यवहार गर्न सक्छन्, उदाहरणका लागि:

- असामान्य तरिकामा तुरुन्त भुक्तानीको माग गर्नेछन् (जस्तै गिफ्ट कार्डहरू)
- यदि तपाईं तिनीहरूलाई तुरुन्त भुक्तान गरेन भने तपाईं पक्राउ हुनुहुनेछ
- अपमानजनक वा धम्की दिने।

कसरी ठगीहरूबाट सुरक्षित रहन सकिन्छ

तपाईंको व्यक्तिगत विवरणहरू अत्यन्त महत्त्वपूर्ण छन्, त्यसैले केवल तपाईंले विश्वास गर्ने व्यक्तिहरूलाई मात्र साझेदारी गर्नुहोस्। तपाईंले निम्न कुराहरू साझा गर्दा सावधान रहनुहोस्:

- पुरा नाम
- जन्म मिति
- हालको ठेगाना
- कर फाईल नम्बर (TFN)
- बैंक विवरण
- क्रेडिट कार्ड विवरण
- ड्राइभर इजाजतपत्र वा राहदानी विवरण
- myGov लगईन विवरणहरू
- पासवर्डहरू

यदि तपाईंलाई एउटा ठगीको संङ्का लागेमा के गर्ने

यदि तपाईंलाई स्क्यामरले सम्पर्क गरेको छ भने लागेमा यहाँ केहि चरणहरू छन् जुन तपाईंले चाल्न सक्नुहुन्छ:

- शंकास्पद ई-मेलहरू र टेक्स म्यासेजहरू मेटाउनुहोस्
- यदि कसैले भन्छ कि तिनीहरू आफूबाट ATO बाट फोन गरेका र फोन गर्ने व्यक्तिले तपाईंलाई धम्की दिदैछ भने फोन राखिदिनुहोला
- व्यक्तिगत जानकारी प्रदान गर्नकोलागि सोधेको लिंकमा क्लिक नगर्नुहोस्।
- ई-मेल वा टेक्स म्यासेजको जवाफ दिँदा ध्यानपूर्वक सोच्नुहोस्। सँधै सम्पर्क विवरणहरू पहिले जाँच गर्नुहोस्।
- यदि तपाईं स्क्यामको बारेमा अनिश्चित महसुस गर्नुहुन्छ भने विश्वासशिलो कसैलाई भन्नुहोस् वा ATO लाई १८०० ००८ ५४० मा फोन गरेर यदि यो साँच्चै हो हैन जाँच गर्नुहोस्।

मैले कहिले मेरो कर फिर्ताको लागि पेश गर्नु पर्छ?

यदि तपाईं आफ्नो कर फिर्ता आफै गर्दै हुनुहुन्छ भने, तपाईंले ३१ अक्टोबर भित्रमा पेश गर्न आवश्यक छ। यदि एउटा दर्तावाल कर अभिकर्ता(registered tax agent) ले तपाईंलाई मद्दत गरिरहेको छ भने, तपाईंले उनीहरूसँग ३१ अक्टोबर अघिनै काम सुरु गर्नु पर्दछ।

कहाँ मद्दत लिने

तपाईं र आफ्नो परिवारलाई स्क्यामबाट जोगाउने बारेमा थप जानकारीको लागि, ATO वेबसाइट ato.gov.au/scams मा(अंग्रेजीमा) हेर्नुहोला वा रेजिष्टर्ड ट्याक्स एजेन्टसँग कुरा गर्नुहोस्।

यो पनि हेर्नुहोस्:

- पहिचान अपराध ato.gov.au/IdentityNEP मा

अस्वीकरण: यो जानकारी एक सामान्य सारांश मात्र हो र १५ अक्टोबर २०२० को दिनमा हालसाविक थियो।

तपाईं यस सामग्रीलाई प्रतिलिपि गर्न, स्वीकार, परिमार्जन, प्रसारण र वितरण गर्न स्वतन्त्र हुनुहुन्छ (तर कुनै पनि हिसाबले जुन ATO वा राष्ट्रमंडलले तपाईंलाई वा तपाईंको सेवाहरू वा उत्पादनहरूको समर्थन गर्दछ)।

- ato.gov.au/ScamsNEP मा घोटाला रुजु वा रिपोर्ट गर्नुहोला
- के यो घोटाला हो? ato.gov.au/EasyRead (अंग्रेजीमा) मा सजिलो संग पढ्न सकिन्छ।

महत्वपूर्ण: केहि व्यक्तिहरू जसले तपाईंको कर फिर्ताको लागि मद्दतको लागि पैसा लिन्छन् उनिहरूले तपाईंमाथी घोटाला गर्न सक्दछन्। रेजिष्टर्ड कर एजेन्टहरू मात्र व्यक्तिहरू हुन् जुन तपाईंको कर फिर्ता पैशको लागि शुल्क तिर्नु पर्दछ। तपाईंको कर एजेन्ट tpb.gov.au (अंग्रेजीमा) मा दर्ता गरिएको छ कि छैन भनेर जाँच गर्न सक्नुहुनेछ।

अस्वीकरण: यो जानकारी एक सामान्य सारांश मात्र हो र १५ अक्टोबर २०२० को दिनमा हालसाविक थियो।

तपाईं यस सामग्रीलाई प्रतिलिपि गर्न, स्वीकार, परिमार्जन, प्रसारण र वितरण गर्न स्वतन्त्र हुनुहुन्छ (तर कुनै पनि हिसाबले जुन ATO वा राष्ट्रमंडलले तपाईंलाई वा तपाईंको सेवाहरू वा उत्पादनहरूको समर्थन गर्दछ)।